

नेपाल सरकार
वाणिज्य मन्त्रालय, सिंहदरवार

प्रेस विज्ञप्ती

वाणिज्य मन्त्रालय र अन्तरगतका निकायहरूमा चालु आर्थिक वर्ष २०७४/७५ को प्रथम चौमासिक अवधिमा भएको कार्यहरूको प्रगतिको चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक माननीय वाणिज्य राज्यमन्त्री श्री नर बहादुर चन्दज्यूको अध्यक्षतामा मिति २०७४/९/११ गते सम्पन्न भयो । सो बैठकमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, उद्योग मन्त्रालयका प्रतिनिधीहरूका साथै मन्त्रालयका कर्मचारीहरू तथा मातहतका निकायहरूका प्रमुख तथा योजना शाखा प्रमुखको उपस्थिती रहेको थियो ।

समीक्षा बैठकमा मन्त्रालय र मातहतका निकायहरूबाट सो अवधिमा सम्पन्न भएका प्रमुख कार्यहरू, हासिल भएका प्रमुख उपलब्धीहरू, बेरुजु फर्स्यौट र कार्यान्वयनको क्रममा देखिएका समस्याहरूको वारेमा प्रस्तुतीकरण हुनाको साथै विस्तृत रूपमा छलफल समेत गरिएको थियो । समीक्षा अवधिमा कफि, हातेकागज, अलैंची र चियाको निर्यात रणनीतिहरू तयारी भइ सार्वजनिकीकरण गरिएको, वेल्ड एण्ड रोड इन्सिएटिभ (BRI) बाट लाभ लिन रसुवागढी टिमुरेमा सुख्खा बन्दरगाह निर्माण गर्ने विषय प्रस्ताव गरी चिनीया पक्षलाई पठाईएको, १५ वटा विभिन्न प्रमुख आयातकर्ता देशहरूको Country Profile तयारी कार्य अन्तिम चरणमा पुगेको, नेपाल हस्तकला महासंघ तथा चेम्बर अफ कमर्ससँगको सहकार्यमा व्यापार मेला तथा महोत्सवहरू संचालन गरिएको, वाणिज्य फर्म व्यवस्थापन सूचना प्रणालीको कार्य अघि बढाइएको, वाणिज्य विभाग तथा अन्तरगतका कार्यालयहरूको स्तरीय कार्य संचालन कार्यविधी निर्माण कार्यको प्रक्रिया अगाडी बढेको छ । साथै, सो अवधिमा विरगंजमा भारत सरकारको सहयोगमा निर्माण भइरहेको एकीकृत जाँच चौकीमा Local Area Network- LAN को कार्य शुरु गरिएको, विरगंज स्थित सुख्खा बन्दरगाहको स्तरोन्नतिको कार्य ७० प्रतिशत सम्पन्न भएको, छ । त्यसै गरी चोभारमा सुख्खा बन्दरगाह निर्माणको लागि परामर्श दाताबाट Detail Design कार्यको प्रतिवेदन प्राप्त भई बोलपत्र कागजको तयारी भइरहेको, र हिमाल सिमेण्टका संरचनाहरू मध्ये ९० प्रतिशत भत्काउने कार्य सम्पन्न गरिएको लगायतका कार्यहरू समीक्षा अवधिमा सम्पन्न गरिएका छन् ।

प्रथम चौमासिक अवधिमा सम्पन्न हुन नसकेका कार्यहरूलाई प्राथमिकताकासाथ दोश्रो चौमासिक अवधिमा सम्पन्न गर्न, पुँजीगत खर्चमा प्रभावकारी रूपमा बृद्धि गर्न, अन्तरराष्ट्रिय व्यापार मेला महोत्सवहरूमा भाग लिन जाँदा B2B बैठकहरू संचालन गरी बढी भन्दा बढी नेपाली वस्तुहरूको निर्यात Order लिन, कोलकत्ता र हल्दियाको CFS को समस्याहरू यथासक्य चाँडो समाधान गर्न, विरगंजको एकीकृत जाँच चौकीको यथाशिघ्र संचालन गर्ने गरी आवश्यक कार्यहरू अगाडी बढाउने लगायतका विषयहरूमा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिले निर्देशन दिएको । साथै, नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तरगतका विभिन्न कार्यक्रमहरू सम्बन्धित निकायहरूसँगको समन्वय र सहकार्यमा तोकिएको समयमा सम्पन्न गर्न समेत निर्देशन दिइयो ।

मिति : २०७४ पुस ११ गते